

FOOD BANK OF THE ROCKIES™



Link2Feed सुरक्षित तथा गोप्य रूपमा जानकारी भण्डारण गर्ने क्लाउन्ड इनटेक सफ्टवेयर हो ।
यस कार्यक्रमले कार्यक्रममा सामेल हुनका निम्ति योग्यता पुगे-नपुगेको निर्धारण गर्नमा मद्दत गर्छ र Food Bank of the Rockies तथा
यसका साझेदारहरूलाई समुदायमा भोक निवारण गर्न गरिएका प्रयासहरूका बारेमा जानकारी उपलब्ध गराउँछ ।

हामी तपाईंसँग निम्न वाचा गर्छौं:

हामी तपाईंको जानकारी सुरक्षित र गोप्य राख्ने छौं ।

हामी तपाईं र तपाईंको जानकारीलाई इज्जत र सम्मानका साथ व्यवहार गर्ने छौं ।

हामी Food Bank of the Rockies को साझेदार सञ्जालभन्दा बाहिरका कसैसँग पनि तपाईंको व्यक्तिगत जानकारी साझा गर्ने छैनौं ।

हामी उपलब्ध गराइएको जानकारीलाई कहिल्यै पनि बिक्री गर्ने छैनौं ।

बैंकिङ क्षेत्र जस्तै Link2Feed ले पनि उच्च सुरक्षाको मापदण्ड अवलम्बन गर्छ ।

तपाईंको व्यक्तिगत जानकारी सुरक्षित राख्नका निम्ति Link2Feed इजाजतपत्र सम्झौताले बाँधिएको छ ।

Link2Feed किन प्रयोग गर्ने ?

सङ्कलन गरिएको जानकारीले Hunger Relief का साझेदारहरू र Food Bank of the Rockies लाई हाम्रो समुदायमा भोकका बारेमा अझ राम्रोसँग जान्न मद्दत गर्छ ।

जानकारी एक पटक मात्र सङ्कलन गरेर पुग्ने र हरेक पटक आउँदा गर्नु नपर्ने भएकाले भविष्यमा आउँदा अझ छिटो-छिटो हुनेछ ।

Link2Feed को सुरक्षित डाटाबेसमा जानकारी रेकर्ड गर्नु कागजमा रेकर्ड गर्नुभन्दा एकदमै सुरक्षित हुन्छ ।

Link2Feed किन प्रयोग गर्ने ?

तालिमप्राप्त कर्मचारी मात्र सिस्टममा लगइन गर्न सक्छन् ।

Hunger Relief का साझेदार र Food Bank of the Rockies ले प्रवृत्ति (ट्रेन्ड) हरूका बारेमा थाहा पाउन र समुदायका बारेमा थप जानकारी प्राप्त गर्नका लागि पहिचान नखुल्ने गरी रिपोर्टहरू बनाउन सक्छन् ।

रिपोर्टहरूमा तपाईंका बारेमा व्यक्तिगत रूपमा पहिचान खुलाउने जानकारी (नाम, ठेगाना, जन्म मिति) समावेश गरिने छैन ।

कुन-कुन जानकारी मागिन्छ ?

नाम, जन्म मिति र ठेगाना आवश्यक पर्छन् ।

परिवारका सदस्यहरू, जातीयता, शैक्षिक स्तर, आय स्तर र भोजनसम्बन्धी जानकारी जस्ता थप प्रश्नहरूको जवाफ उपलब्ध गराउन अनिवार्य छैन तर यी जानकारीले Hunger Relief का साझेदारहरूलाई तपाईंका आवश्यकताहरूलाई अझ राम्रोसँग पूरा गर्न सहायता गर्छन् ।

यदि तपाईं आफ्नो जानकारी उपलब्ध गराउन चाहनुहुन्न वा तपाईंलाई कुनै प्रश्नको जवाफ दिन असहज लाग्यो भने हामी तपाईंको उक्त रोजाइको सम्मान गर्छौं र जेजस्तो भए पनि हामी तपाईंलाई सेवाहरू उपलब्ध गराउन सक्दो प्रयास गर्ने छौं ।



हामीलाई यहाँ फलो गर्नुहोस्: @FoodBankRockies

720-473-6323 | foodbankrockies.org

यो समान अवसर प्रदायक संस्था हो ।